

गलकोट नगरपालिका
राजस्व परामर्श समितिको प्रतिवेदन २०८२

नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र तीनै तहका सरकारहरूका राजस्व उठाउने र कर लगाउने अधिकार समेत किटान गरिएको छ । नेपालको संविधानको धारा ५९ मा स्थानीय तहले पनि आफ्नो अधिकार भित्रको आर्थिक अधिकार सम्बन्धी कानून बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्न सक्ने व्यवस्था छ । स्थानीय सरकारहरूको गठन पश्चात No taxation without Representation भन्ने मान्यता अनुरूप स्थानीय राजस्व परिचालन गर्ने अभ्यास समेत थालनी भएको छ । वर्तमान संविधानको भाग १९ धार २२८ मा कानून बमोजिम बाहेक स्थानीय तहमा कुनै कर लगाउन ऋण लिन पाइने छैन भन्ने व्यवस्था गरिएको छ । गलकोट नगरपालिकाले पनि आर्थिक परिसूचक, नगर बासीको आर्थिक तथा वित्तीय स्थिति, राजस्व संकलन र परिचालनका सम्बन्धमा अन्य स्थानीय तहमा भएका सफल अभ्यास, समेतका आधारमा संवैधानिक र कानुनी अधिकार प्रयोग गर्दै स्थापना देखी नै राजस्व परिचालन र आन्तरिक आय वृद्धिको लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । तथापि, नगरपालिकाको आन्तरिक आम्दानी लक्ष्यअनुसार संकलन हुन नसकेको अवस्थामा आन्तरिक आय वृद्धि र राजस्वको दर तथा दायरामा समसामयिक सुधारको लागि अध्ययन गरी सुझाव सहित प्रतिवेदन तयारको लागि राजस्व परामर्श समितिको तर्फबाट यो प्रतिवेदन तयार गरी प्रस्तुत गरिएको छ ।

१. स्थानीय तहको राजस्व सम्बन्धी कानुनी व्यवस्थाहरू :-

क) नेपालको संविधान :

नेपालको संविधानको धारा ५९ मा स्थानीय तहले आर्थिक अधिकारका सम्बन्धमा कानून बनाउन सक्ने व्यवस्था रहेको छ । भाग १९ मा स्थानीय आर्थिक कार्यप्रणाली सम्बन्धी व्यवस्था गरिएको छ । धारा २२८ मा कानून बमोजिम बाहेक कर लगाउन उठाउन ऋण लिन नपाइने भन्ने व्यवस्था गरिएको छ । यसरी संविधानले स्थानीय तहलाई आफ्नो अधिकार क्षेत्र भित्र रही कर लगाउन र ऋण लिन सक्ने व्यवस्था गरेको छ । संविधानको सोही धाराको उपधारा २ मा स्थानीय तहले अधिकार क्षेत्र भित्रको विषयमा राष्ट्रिय आर्थिक नीति वस्तु तथा सेवाको ओसार पसार पूँजी तथा श्रम बजार छिमेकी प्रदेश वा स्थानीय तहलाई प्रतिकूल नहुने गरी कानून बनाई कर लगाउन सक्नेछ भन्ने उल्लेख गरिएको छ । संविधानको अनुसूची ८ मा स्थानीय तहले लगाउन सक्ने कर तथा शुल्कहरूको विवरण उल्लेख गरिएको छ । जस अनुसार सम्पत्तिकर, घरबाहाल कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर लाई स्थानीय कर अन्तर्गत राखिएको छ । त्यसैगरी सेवा शुल्क, दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर व्यवसाय कर, भुमिकर मालपोत, दण्ड जरिवान, मनोरन्जन कर मालपोत संकलन जस्ता कर शुल्क तथा दण्ड जरिवाना जस्ता राजस्वका श्रोतहरूको व्यवस्था गरिएको छ ।

ख) स्थानीय सरकार सचानल ऐन २०७४ :

स्थानीय सरकार सचानल ऐन २०७४ को परिच्छेद ९ गाउँपालिका तथा नगरपालिकाको वित्तीय अधिकार क्षेत्र अन्तर्गत दफा ५४ मा कानून बमोजिम बाहेक कर लगाउन उठाउन वा ऋण लिन नपाउने व्यवस्था गरिएको छ भने दफा ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, क्रमश एकीकृत सम्पत्ति कर, भुमिकर मालपोत घरजग्गा बहाल कर, व्यवसाय कर बाहाल विरोटी कर, पार्किङ शुल्क, जडीबुटी कवाडी र जीवजन्तु कर सेवा शुल्क तथा ६३ मा प्रचलित कानून बमोजिम कुटनीटिक नियोग वा कुटनीतिज्ञलाई कर नलाने वषयमा कर नलाग्ने विषयमा कर लगाउन सक्ने छैन भन्ने व्यवस्था गरिएको छ । सोही ऐनको दफा

६४ मा प्रदेश र गाउँपालिका वा नगरपालिकाको दोहोरो अधिकार क्षेत्रभित्रका कर निर्धारण संकलन तथा बाँडफाँड सम्बन्धी तथा दफा ६५ मा स्थानीय राजस्व परामर्श समितिको व्यवस्था गरिएको छ ।

ग) अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ :

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा १९ मा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले कर वा गैर कर राजस्वको प्रस्ताव गर्दा वा भइरहेको कर वा गैर कर राजस्वमा परिवर्तन गर्नु पर्दछ र त्यसको आवश्यकता, औचित्यता र त्यसबाट पर्ने प्रभाव समेत उल्लेख गरी प्रस्ताव तयार गर्नुपर्नेछ व्यवस्था रहेको छ। र उपदफा २ मा राजस्व प्रस्ताव तयार गर्दा प्रदेश वा स्थानीय तहले त्यस्तै विषयमा नेपाल सरकार अन्य प्रदेश वा स्थानीय तहले लगाएका कर वा गैरकर र त्यसका दरसँग यथासम्भव तादाम्यता हुने गरी प्रस्ताव गर्नुपर्ने भन्ने उल्लेख छ ।

घ) घ.गलकोट नगरपालिकाको आर्थिक ऐन :

अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न स्थानीय कर तथा शुल्क संकलन गर्ने छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम नगरपालिकाले आर्थिक ऐन बनाएको छ ।

२. गलकोट नगरपालिकाको स्थापना देखी हालसम्मको राजस्व संकलनको अवस्थाको समीक्षा :

गलकोट नगरपालिका स्थापना देखी हालसम्म आर्थिक अनुशासन, कार्यान्वयनको क्षमता, विनियोजन कुशलता र समष्टिगत आर्थिक स्थायित्वलाई मुख्य आधार बनाई, राजस्वका विद्यमान कानूनको परिधिभित्र रहेर आन्तरिक राजस्वको अनुमान, परिचालन संकलन गर्दै आईरहेको छ । नगरपालिकाको आम्दानीको मुख्य स्रोत नै राजस्व हो । प्रभावकारी राजस्व संकलन र परिचालन बिना राजस्व मा वृद्धि हुन सक्दैन।नगरपालिकाको कार्यसम्पादनका लागि आर्थिक स्रोतसाधनको आवश्यकता हुने हुदा कर तथा गैरकर राजस्वको दायरा वृद्धि गर्ने तथा दर घटाई राजस्व परिचालनलाई प्रभावकारी बनाउन राजस्व परिचालन सम्बन्धी लिईएको नीति तथा कार्यक्रमका आधारमा हालसम्मको लक्ष्य र प्रगतिलाई तपसिल बमोजिम प्रस्तुत गरिएको छ ।

तपसिल

क्र.सं.	आ.व.	लक्ष्य	प्रगति	कैफियत
१	०७४/७५	२६५६७०००	१००५१२१५	३७.८३ प्रतिशत
२	०७५/७६	४०००००००	१३७१५०४९	३४.२८ प्रतिशत
३	०७६/७७	२८००००००	१३५२४५२१.६२	४८.३० प्रतिशत
४	०७७/७८	३१००००००	१५६३६४४५.६४	५०.४४ प्रतिशत
५	०७८/७९	२१००००००	१०५८६८१४.३९	५०.४१ प्रतिशत जेष्ठ मसान्त सम्म
६	०७८/७९	५९६१४३३४	५३३८७३४८.७२	८९.५५ असार ६ गते सम्म, गत वर्षको मौज्जात ३,८५,१४,३३४ सहित
७	०७९/८०	५९६१४३३४	५५५५१२९५.४३	९३.१ प्रतिशत (गत वर्षको बैंक मौज्जात ३,८५,१४,३३४.६१ सहित)
८	२०८०/८१	३६५०००००	३८४८४३६६.००	१०५.४३ प्रतिशत (गत वर्षको बैंक मौज्जात रु. २०६३४२२१ सहित
९	२०८१/८२	४१००००००	३८०५२१६५	असार १ सम्म बैंक मौज्जात रु. २,००,५१,९३६.२० सहित

आ.व. २०८१/८२ को असार ४ सम्मको प्रगति विवरण र संशोधित अनुमान तपिसल बमोजिम रहेको छ :-

उक्त विवरणको आधारमा असार मसान्त सम्म गत वर्षको मौज्जात समेत गर्दा जम्मा ९२.८१ प्रतिशत प्रगति भएको देखिन्छ भने बाँकी रहेको ३० दिनमा रु. २० लाख सम्म संकलन भएमा जम्मा राजस्व रु. चार करोड ५२ हजार १६५ सम्म मात्र पुग्ने अनुमान गर्न सकिन्छ । जुन कुल अनुमानको ९७.६८ प्रतिशत हुन जान्छ । नगरपालिकाको विगत आ.व.को तुलनामा यस आ.व.को राजस्व संकलन सुधारात्मक देखिन्छ।

३. अन्य छिमेकी स्थानीय तहहरूको अध्ययनको विवरण :-

- बागलुङ नगरपालिकाको करका दर र राजस्व अध्ययनको लागि नगरपालिकाको आर्थिक ऐन अध्ययन गरिएको ।
- बडिगाड गाउँपालिकाको करका दर र राजस्वको अध्ययनको लागि गाउँपालिकाको आर्थिक ऐन अध्ययन गरिएको ।
- मुसीकोट नगरपालिका, गुल्मीको करका दर र राजस्वको अध्ययनको लागि नगरपालिकाको आर्थिक ऐन अध्ययन गरिएको ।
- धवलागिरी गाउँपालिका, म्याग्दीको करका दर र राजस्वको अध्ययनको लागि गाउँपालिकाको आर्थिक ऐन अध्ययन गरिएको ।

४. छिमेकी नगरपालिका तथा गाउँपालिकाको करका दर र राजस्व सम्बन्धी तुलनात्मक अध्ययनबाट देखिएका व्यहोराहरु :

अन्य पालिकाको तुलनामा गलकोट नगरपालिकाको आर्थिक ऐनमा धेरैले विषय समेटिएको पाइयो। उक्त पालिकाहरूको करका दरहरूको अध्ययन गर्दा जिल्लाभित्रको पालिकाहरूको करको दरमा कुनै शीर्षकहरूमा फरक देखिएकोले सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर र सेवा शुल्क दस्तुरमा समेत हेरफेर गरी समानता कायम गर्ने र न्यायोचित बनाई करका दायरा बढाउने तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

५. राजस्व संकलनमा हालसम्मका सफल पक्षहरु :-

- आन्तरिक आयका शीर्षकहरूको पहिचान तथा विश्लेषण गरी शीर्षक अनुसार दर निर्धारण गरिएको ।
- सम्पत्ति कर पूर्ण रुपमा कार्यान्वयन गरिएको ।
- व्यवसायको प्रकृति अनुसारको प्रगतिशिल करको मान्यता अनुसार करका दर निर्धारण गरिएको ।
- पूर्ण रुपमा सुत्र प्रणाली कार्यान्वयनमा ल्याईएको र नागरिकले QR मार्फत कर भुक्तानी गर्ने व्यवस्था लागु गरिएको । अनलाई पोर्टल मार्फत करदाताले घरमै बसेर पनि कर तिर्ने व्यवस्था मिलाइएको ।
- वडा तहबाटै सबै प्रकारका राजस्व संकलन गर्ने व्यवस्था गरिएको।
- फोहोर बापत संकलन हुने, घर बहाल कर र नक्सा पासको प्रगति तुलनात्मक रुपमा वृद्धि हुँदै गएको।
- राजस्व अनुगमन समिति बनाइएको।
- जग्गा जग्गाको पुनःमूल्याङ्कन गरी राजस्व संकलनलाई यथार्थ र वस्तुनिष्ठ बनाउन खोजिएको ।
- आ.व. २०८१/८२ मा चार पटक सम्म राजस्व परामर्श समितिको बैठक बसेको। र हिउँदे अधिवेशनमा समेत राजस्वको विश्लेषण गरि आर्थिक ऐन संशोधन गरिएको ।

६. राजस्व संकलनमा हालसम्म देखिएका समस्या तथा चुनौतीहरु :-

- कर्मचारीको समस्या र वडा कार्यालयबाट बैंक टाढा भएको कारण राजस्व रकम आम्दानी बाढ्ने र समयमै बैंक दाखिला गर्ने वानीको विकास हुन नसकेको ।
- नगरक्षेत्रभित्र सञ्चालनमा रहेका ढुंगा खानी र ढुंगा गिटी वालुवाहरुबाट ठेक्का लगाई आम्दानी लिन नसकिएको।
- जडिबुटी करलाई करको दायरामा ल्याउन नसकिएको ।
- सबै नागरिकलाई घरनक्सा पास र घरकायमको दायरामा ल्याउन नसकिएको ।
- ढुंगा स्लेट र अन्य वस्तुको निकासी कर स्वरुप शुल्क निर्धारण गरी कार्यान्वयन गर्न नसकिएको ।
- पार्किङ शुल्क र सवारी कर संकलनको कार्य नभएको।
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त हुने रोयल्टी संकलन हुन नसकेको ।
- थोरै लगानीबाट व्यवसाय गरेका व्यवसायीहरुलाई करको दायरामा ल्याउन चुनौती रहेको छ ।
- छरिएर रहेका वस्ती तथा भौगोलिक जटिलताले कर संकलन कार्यमा समस्या रहेको ।
- निकासी शुल्क दस्तुर र पटके सवारी कर संकलनको कार्य अगाडी बढाउन नसकिएको
- प्रयोग नगरेका व्यक्तिको जग्गाको मालपोत भूमिकर संकलन गर्न नसकिएको ।
- स्थानीय सरकार सञ्चालन ऐनले तोकेका सबै कर तथा शुल्कका दायराहरु प्रयोग हुन नसकेको
- व्यक्तिगत प्रयोजनमा प्रयोग भएका घरहरुको वाहाल कर संकलन गर्न नसकिएको ।
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन २०७६ र नियमावली २०७७ अनुसार स्थानीय तहले तीन वर्षको स्रोत अनुमान गरी मध्यकालीन खर्च संरचना तयार गर्नु पर्ने जसमा आर्थिक स्थायित्व तयार हुने गरी वित्त खाका, नतिजा खाका र बजेट खाका समावेश गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ अतः यी विषयलाई समेटी वैज्ञानिक र कार्यान्वयन योग्य मध्यमकालीन संरचना तयार गर्नु पर्ने।

७. सुझावहरु :-

विगतका प्रयास राजस्व संकलनको अवस्था सवल तथा कमजोर पक्षहरुको विश्लेषणको आधारमा अगामी आर्थिक वर्षको लागि राजस्व संकलनमा सुधार गरी वैज्ञानिक, विश्वास योग्य, अनुमानयोग्य र लक्ष्यको नजिक पुग्ने गरी राजस्व संकलन गर्नको लागि तपिसल बमोजिमका सुझावहरु प्रस्तुत गरिएको छ ।

तपसिल

- पालिकाले अनुगमन समिति बनाई राजस्वको निरन्तर अनुगमन गर्नेमा ध्यान दिनु पर्दछ ।
- बजारमा तथा वडामा अधिक पसलहरु दर्ता नगरी सञ्चालनमा आएको पाइयो साथै दर्ता भएका पसलहरुले पनि राजस्व नतिरेको पाइएकोले त्यसता पसललाई नियमन गर्न ध्यान पुर्याउनु पर्दछ ।
- धेरै घरहरु नक्सा पास बिनै निर्माण भएको पाइएकोले नक्सा पासको सम्बन्धमा सञ्चार माध्यम प्रयोग गरी नागरिकलाई सुसुचित गराउने र नियमनमा ध्यान दिनु पर्दछ।
- राजस्व सम्बन्धी स्थानीय तहको अधिकार सूची र कार्य जिम्मेवारीको सफल कार्यान्वयनमा जोड दिनु पर्दछ
- नगरपालिका बाट उत्पादन भइ निकासी हुने वस्तुहरुमा प्रतिप्रधाको आधारमा ठेक्का मार्फत निकासी कर संकलन गर्ने व्यवस्था मिलाउने।

- संस्थागत मात्र नभई व्यक्तिगत प्रयोजन र व्यवसाय प्रयोजनमा वहालमा प्रयोग गरेका घरधनीहरूलाई समेत घरवहालकरको दायरामा ल्याई घरबहाल करलाई प्रभावकारी रुपमा संकलन गर्ने व्यवस्था मिलाउने।
- व्यवसाय कर वडा तहबाट नै संकलन गर्ने व्यवस्था गर्ने र समयमा नै व्यवसाय कर नतिर्ने हरुलाई आर्थिक वर्ष समाप्त भएपछि जरिवाना सहित बक्यौता कर समेत असुल गर्ने।
- सबै वडामा अनलाईमार्फत राजस्व संकलन गरेको कार्य प्रभावकारी भए नभएको सम्बन्धमा अनुगमन गरी देखिएका कमजोरीहरू तत्काल सुधार गर्ने।
- सामुदायिक वनबाट भएको आम्दानीबाट नगरपालिकालाई तिर्नुपर्ने राजस्व कडाईका साथ संकलन गर्ने व्यवस्था मिलाउने ।
- ढुंगा खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न प्रदेश कानुन बमोजिम हुने गरी करको दायरामा ल्याउन प्रदेश सरकार जिल्ला वन कार्यालय र जिल्ला समन्वय समितिहरू सँग समन्वय गरी सरलीकरण गर्ने।
- स्थानीय पर्व मेला महोत्सव तथा हाटबजारमा बहाल विरौटी कर संकलनको थालनी गर्ने। र विभाज्य कोषको रकम जम्मा गर्नमा समेत जोड दिनु पर्दछ।
- सार्वजनिक जग्गाहरूको पहिचान गरी पार्क बगैँचा संग्रहालय मन्दिर पोखरी निर्माण गर्ने तथा पर्यटकीय स्थलहरूको विकास गरी पर्यटन शुल्क संकलन गर्ने व्यवस्था गर्ने ।
- नगरपालिकाको आम्दानीका स्रोत सँग सम्बन्धित विषयमा प्रचार प्रसार छलफल तथा बहसका कार्यक्रमहरू सञ्चालन गरी थप कानुन र मापदण्डहरू बनाई लागु गर्ने ।
- राजस्व सुधार योजनालाई कार्यान्वयनमा जोड दिनु पर्दछ ।
- आर्थिक वर्षभित्र कार्यान्वयन गर्न सकिने र अनुमानलाई भरपर्दो बनाउन चालु वर्षको राजस्व संकलनको आधार र आगामी आर्थिक वर्ष थप गर्न सकिने स्रोतको आधारमा आ.व. २०८२/८३ को लागि तपसिल बमोजिमको शीर्षकमा देहाय बमोजिम कर संकलन गर्न सकिने देखिएकोले सोही बमोजिम राजस्व अनुमान तयार गरी कार्यक्रम तथा बजेटमा समावेश गर्न स्रोत अनुमान तथा सिमा निर्धारण समितिलाई पेस गरिएको छ ।

तपसिल

क्र.सं.	राजस्व शीर्षक	आ.व. २०८१/८२ को यथार्थ आय	२०८२ असार १ गते सम्म संकलन भएको राजस्व	आ.व. २०८२/८३ को लागि सिफारिस	कै
१	सम्पत्ति तथा भूमि कर	२४९४९५४	२४६५७३६.५	२७०००००	
२	घर बहाल कर	१७१४३१३	१३०३०५६	१३०००००	
३	घर नक्सा पास दस्तुर	७४९०४४	२३२९४४	१००००००	
४	नाता प्रमाणित दस्तुर	२२५९५०	१८६०००	८०००००	
५	सिफारिस दस्तुर	४४११९१६	४२०४५९०	४५०००००	
६	व्यवसाय कर	२२३००४७	३१०५६८०	१८०००००	

७	व्यवसाय रजिस्ट्रेशन दस्तुर	०	०	१००००००	
८	व्यक्तिगत घटना दर्ता दस्तुर	२८५६५०	६३५१५०	४०००००	
९	मालपोत संकलन	१४९५८८६	१५९७८२०	१८०००००	
१०	अन्य दस्तुर	६२४४१३	१७५१७३.५	६०००००	
११	अन्य सेवा शुल्क तथा विक्रि	२८२३५९४	१४७३४०९	१७०००००	
१२	बेरुजू	१०८८४६	१८३९९५२	३०००००	
१३	अन्य राजस्व	६८४७८२.५१	२८५२५९	६०००००	
१४	न्यायिक दस्तुर	७५०	५८०	२५०००	
१५	प्रदूषण नियन्त्रण शुल्क	०	४९४८७९	८०००००	
१६	गत वर्षको मौज्दात	२०६३४२२१.५२	२००५१९३६.२	१४००००००	
कुल जम्मा रु.		३८४८४३६७.०३	३८०५२१६५	३३३२५०००	

विगत आ.व. २०८०/८१ को अन्त्य सम्ममा गत वर्षको बैंक मौज्दात बाहेक संकलित आन्तरिक राजस्व रु. १ करोड ७८ लाख ५० हजार १ सय ४५ रुपैयाँ रहेकोमा चालू आ.व.को असार १ सम्ममा नै आन्तरिक राजस्व रु.१ करोड ८० लाख २ सय ३९ रुपैयाँ संकलन भई सकेको छ।

८. निष्कर्ष :-

यो प्रतिवेदन नगरपालिकाले विगतमा गरेको आन्तरिक आय अनुमानको आधारमा आय संकलन तथा कर संकलनमा हालसम्म देखिएका सवल पक्ष र कमजोर पक्षहरु तथा अन्य छिमेकी गाउँपालिका तथा नगरपालिकाले अवलम्बन गरेका दरहरु र हालसम्म संकलन गरेका राजस्वका शीर्षकबाहेकका सम्भावित अन्य शीर्षकहरुको अध्ययन र विश्लेषणको आधारमा तयार गिएको छ । अध्ययनको आधारमा राजस्व अनुमान र संकलन बीच तालमेल मिलाउन खोजिएको तथा नगरपालिकाले करको दायरा बढाउनको लागि सम्भावित शीर्षकहरुको समेत पहिचान गरी पेश गरिएको छ । नगरपालिकाले आवश्यक ठानेमा विषय विज्ञ समेतको सुझाव लिई आन्तरिक आय वृद्धिको कार्य अगाडी बढाउन पनि सक्ने देखिन्छ । उल्लिखित विवरणहरुको आधारमा पेश भएका सुझावहरुको कार्यान्वयन सँगै करका दरमा समय अनुसार परिवर्तन छुट तथा थपघट गरी सुधार गर्दै जाने र करका दायरा फराकिलो पाउँ गेमा आगामी दिनमा राजस्व वृद्धि गरी नगरपालिकाले लिएको लक्ष्य हासिल गर्न सकिने कुरामा विस्वास गर्न सकिन्छ ।

धन्यवाद !

प्रतिवेदक:

फमलाल निउरे

नगर उप-प्रमुख(संयोजक -राजस्व परामर्श समिति)

विक्रम संवत् २०८२ साल असार ५ गते, बिहीवार

नेपाल संवत् १४४५ तछलागा:८, बिहीवार